



आठराई त्रिवेणी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय

हाङ्गपाङ, ताप्लेजुङ
१ नं प्रदेश, नेपाल

खरिद सम्बन्धि सिलबन्दी बोलपत्र आव्हानको सूचना

(दोश्रो पटक प्रकाशित मिति: २०७५/११/०८)

यस कार्यालयकालागि आ.व. २०७५/०७६ मा आवश्यक पर्ने विजुली पोल सिलबन्दी बोलपत्रद्वारा खरिद गर्नुपर्ने भएको हुँदा सूचनामा उल्लिखित शर्तहरूको अधिनमा रही ईजाजत प्राप्त फर्म तथा कम्पनीहरूबाट रीतपूर्वक सिलबन्दी बोलपत्र आव्हान गरिएको छ ।

सिलबन्दी बोलपत्र नं	आपूर्ति गर्नुपर्ने मालसामान	जमानत वापतको रकम	लागत अनुमान (मु.अ.सहित)	खरिद गर्ने अन्तिम मिति र समय	दर्ता गर्ने अन्तिम मिति र समय	बोलपत्र खोल्ने मिति र समय
ORME/ART/Bid-2 (075/076)	Procurement Of Electric Pole	रु. ६५०००/	२४९९६४९/८६	मिति: २०७५/१२/०७ गते कार्यालय समय भित्र	२०७५/१२/०८ गते दिनको १२:०० बजे भित्र	२०७५/१२/०८ गते दिनको २:०० बजे

- यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र सिलबन्दी बोल फारामका लागि रु.३०००/(अक्षरुपी रु. तीन हजार, फिर्ता नहुने गरी) का दरले यस कार्यालयको सामान्य प्रशासन शाखाबाट नगदै बुझाई खरिद गर्न सकिनेछ ।
- आपूर्तिकर्ताले यस कार्यालयले प्रमाणित गरी तयार गरेको बोलपत्र मात्र खरिद गरी दर्ता गर्नुपर्नेछ । साथै आपूर्तिकर्ताले आफ्नो बोलपत्र सिलबन्दी गरी रीतपूर्वक सहिष्णु गरी गाउँ कार्यपालिकाको कार्यालयको ठेगानामा आपूर्तिकर्ताको नाम र ठेगाना स्पष्ट रूपमा उल्लेख गरी दर्ता गर्नुपर्नेछ ।
- माथि उल्लेखित अन्तिम मिति र समय भित्र दर्ता हुन आएका सिलबन्दी दरभाउपत्रहरू सिलबन्दी बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा माथि उल्लिखित मिति र समयमा (दिनको २:००) बजे यस कार्यालयमा खोलिनेछ । सार्वजनिक विदा परेमा सोको भोलिपल्ट वा कार्यालय खुलेको पहिलो दिन सोही समय र स्थानमा सिलबन्दी बोल खोलिनेछ । बोलपत्र खरिद गर्ने अन्तिम दिन सार्वजनिक विदा पर्ने गएमा सोको भोलिपल्ट खरिद गरि सो को भोलिपल्ट दर्ता गरि उल्लेखित समयमा खोलिने छ। ढिलो गरी प्राप्त भएको वा म्याद नाघि आएका तथा रीत नपुगेका वा कुनै शर्त उल्लेख भई आएका सिलबन्दी बोलपत्र फाराम स्वीकार गरिने छैन । साथै प्रतिनिधिहरू उपस्थित नभएमा पनि बोलपत्र खोल्ने कार्यमा बाधा पर्ने छैन ।
- सिलबन्दी बोलपत्र जमानत वापत को रकम राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय हाङ्गपाङ ताप्लेजुङ स्थित आठराई त्रिवेणी गाउँपालिकाको धरौटी खाता नं २६७०३०३००७१०२ मा जम्मा गरेको सक्कल भौचर वा सो बराबरको मान्यता प्राप्त कुनै पनि वाणिज्य बैंकबाट जारी गरिएको बिड बण्ड वा बैंक ग्यारेन्टी संलग्न गरी पेश गर्नु पर्नेछ । बिड बण्ड वा बैंक ग्यारेन्टीको मान्य अवधी बोलपत्र पेश गर्ने अन्तिम दिन पछि १२० दिन वा बढी समयावधिको हुनुपर्नेछ ।
- सिलबन्दी बोलपत्र फाराम खरिद गर्ने फर्म, कम्पनी वा संस्थाले आ.व. २०७३/०७६ को कर चुक्ता प्रमाणपत्र अध्याबधिक नवीकरण भएको फर्म संस्था वा कम्पनी दर्ता प्रमाणपत्र मु.अ.कर दर्ता प्रमाणपत्रहरूको प्रतिलिपिहरूसमेत संलग्न लिखित निवेदन पेश गरी यस कार्यालयबाट खरिद गर्न सकिनेछ ।
- सिलबन्दी दरभाउपत्र खरिदकर्ताले सार्वजनिक खरिद कार्यमा भाग लिन अयोग्य नभएको, प्रस्तावित खरिद कारवाहीमा आफ्नो स्वार्थ नबाझिएको, सम्बन्धित पेशा वा व्यवसायमा कुनै सजाय नपाएको साथै सार्वजनिक खरिद अनुगमन कार्यालयको कालो सूचीमा नपरेको भनी लिखित कबोल गरेको स्व-घोषणा पत्र अनिवार्य रूपमा सिलबन्दी बोलपत्र साथ पेश गर्नुपर्नेछ ।
- बोलपत्र दाखिला गर्नु अघि सोमा उल्लिखित शर्तहरू परिमाण र अन्य कुराहरू राम्ररी अध्ययन, अवलोकन गरी बोलपत्र भर्ने र पेश गर्ने अनुरोध गरिन्छ । बोलपत्र पत्रमा उल्लिखित कुनै कुरा स्पष्ट नभएमा यस कार्यालयमा कार्यालय समयभित्र सम्पर्क राख्न सकिनेछ ।
- बोलपत्र दाताले संलग्न परिमाण मूल्य पत्र (Bill Of Quantity) मा उल्लिखित प्रत्येक महलमा भर्नुपर्ने स्थानमा स्पष्ट रूपमा भर्नुपर्नेछ।
- बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।
- यो सूचनामा उल्लेख हुन छुट भएका कुराहरू सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ तथा अन्य प्रचलित कानून अनुसार हुनेछ ।
- यो सूचना यस कार्यालयको सूचना पाटी तथा वेबसाइट www.aathraitribenimun.gov.np मा समेत हेर्न सकिनेछ ।

आठराई त्रिवेणी गाउँपालिका
हाङ्गपाङ, ताप्लेजुङ